

हरिहरपुरगढी गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७९

हरिहरपुरगढी गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ लाई संशोधन गर्न वान्छनीय भएकोले,

हरिहरपुरगढी गाउँपालिकाको प्रशासकीय कार्यविधि(नियमिति गर्ने) ऐन २०७५ को दफा ४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी हरिहरपुरगढी गाउँकार्यपालिकाले देहायका नियमहरू बनाएको छ ः

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधिको नाम "हरिहरपुरगढी गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७९ रहनेछ ।
२. हरिहरपुरगढी गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को दफा २ (क) मा संशोधन : हरिहरपुरगढी गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को दफा (२) (क) मा रहेको "अध्यक्ष भन्नाले" भन्ने शब्दको पछि रहेको " उपभोक्ता समितिको अध्यक्षलाई सम्झनु पर्दछ" को सट्टा हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्दछ " राखिएका छन् ।
३. मूल कार्यविधिको दफा ४ मा संशोधन : मूल कार्यविधिको दफा ४ को .

(१) उपदफा (१) को खण्ड (ग) मा रहेका "हरिहरपुरगढी गाउँपालिका स्तरीय आयोजना संचालनका लागि उपभोक्ता समिति गठन गर्दा " भन्ने शब्दहरू पछिको "कार्यपालिकाले " शब्दको सट्टा "गाउँपालिका अध्यक्ष वा निजले "राखिएका छन् ।

(२) उपदफा (१) खण्ड (ग) पछि देहायको खण्ड (घ) थपिएको छ :-

१. "(घ) हरिहरपुरगढी गाउँपालिकामा संचालन हुने संघ तथा प्रदेश संसदबाट प्राप्त हुने सबै योजनाहरू, विशेष योजना र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त हुने आयोजना संचालनको लागि उपभोक्ता समिति गठन गर्दा गाउँपालिका अध्यक्ष वा निजले तोकेको कार्यपालिका सदस्य वा वडा अध्यक्षको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ ।"

२. "(ड) हरिहरपुरगढी गाउँपालिकामा संचालन हुने वडा नं. १ देखि ८ सम्मको सडक ,पुल मर्मत सम्भारका लागि विनियोजित योजनाको उपभोक्ता समिति गठन गर्दा गाउँपालिका अध्यक्षको अध्यक्षतामा गरिनेछ र गाउँपालिका अध्यक्षले तोकेको व्यक्ति उपभोक्ता समितिको अध्यक्ष हुनेछ । "

(३) "उपदफा (१) खण्ड (घ) पछि देहायको खण्ड (ड) थपिएको छ :-

१. "(ड) सम्बन्धित वडा अध्यक्ष वा वडा सदस्य वा कार्यालयले तोकेको व्यक्तिको रोहवरमा वडास्तरीय आयोजना संचालनका लागि उपभोक्ता समिति गठन गर्दा प्रक्रिया पूरा नगरी उपभोक्ता समिति गठन भएको वा गैर उपभोक्तालाई समितिमा राखी समिति गठन भएको वा विवाद भएको अवस्था रहेमा वा गाउँपालिकाले तोकिएको समय सीमा भित्र उपभोक्ता समिति गठन नभएको भनी उपभोक्ताबाट गाउँपालिकामा गुनासो आएमा छानवीन गरी विवादित समिति बिघटन गर्ने अधिकार गाउँपालिका अध्यक्षलाई हुनेछ र अध्यक्ष वा निजले तोकेको कार्यापालिका सदस्यको रोहवरमा उपभोक्ता समिति गठन गर्न सकिनेछ । "

(४) मूल कार्यविधिको दफा १७ पछि थप : मूल कार्यविधिको दफा १७ पछि, देहायका दफा(१), दफा १९(१) र दफा २०(१) थपिएको छ ।

१. "१८(१) परिमार्जन तथा संशोधन : गाउँ कार्यपालिकाले आवश्यकता अनुसार यस कार्यविधिलाई संशोधन तथा परिमार्जन वा खारेज गर्न सक्नेछ । "

२. "१९(१) कार्यविधिको व्याख्या : यस कार्यविधिको कार्यान्वयन गर्ने क्रममा कुनै द्विविधा उत्पन्न भएमा गाउँ कार्यपालिकाले गरेको व्याख्या अन्तिम हुनेछ । "

३. "२०(१) बचाउ तथा खारेजी : यस कार्यविधिमा व्यवस्था भएका कुराहरु स्थानीय सरकार संचालन ऐन २०७४ तथा अन्य प्रचलित कानूनसँग बाझिएमा बाझिएको हद सम्म अमान्य हुनेछ । " भन्ने शब्दहरु थपिएको छ ।

प्रमाणीकरण मिति: २०७०।०६।०७

आज्ञाले

दाताराम प्याकुरेल

प्रमुख प्रशासकीय अधिकृत

